

बाह्रदशी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चकचकी, झापा
१ नं. प्रदेश नेपाल

बाह्रदशी गाउँ कार्यपालिकाको लेखा समिती सञ्चालन कार्यविधि — २०७५

गाउँ सभाबाट स्वीकृत मिति : २०७५/०३/३२

परीच्छेद १

प्रारम्भिक : संक्षिप्त नाम र प्रारम्भ

१. स्थानिय सरकार संचालन ऐन दफा २२ को अधिकार प्रयोग गरि बाह्रदशी गाउँ कार्यपालिकाको दोस्रो गाउँ सभाबाट गठन भएको सार्वजनिक लेखा समिती सञ्चालनका लागि सोही दफामा दिएको अधिकार प्रयोग गरि बाह्रदशी गाउँ कार्यपालिका सार्वजनिक लेखा समिती कार्यविधि नि यामवाली २०७५ बनाई देहाय दफा र उप दफा को व्यावस्था गरेको छ ।
२. यो नियमावली तुरुन्त प्रारम्भ हुने छ ।
३. परिभाषा : विषय प्रशङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा
 - क. "ऐन" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन २०७५ सम्झनु पर्छ ।
 - ख. "अधिकार प्राप्त अधिकारी" भन्नाले यस नियमावलीमा बाह्रदशी गाउँ कार्यपालिकाको सार्वजनिक लेखा समितीलाई जनाउछ ।
 - ग. "प्रमुख" भन्नाले लेखा समितीको संयोजकलाई जनाउछ ।
 - घ. "सदस्य" भन्नाले गाउँ सभाबाट गठन भएका सार्वजनिक लेखा समितीलाई जनाउछ ।
४. सार्वजनिक लेखा समितीको काम, कर्तव्य र अधिकार :
 - क. नेपाल सरकार, प्रदेश सरकार र बाह्रदशी गाउँ कार्यपालिकाको गाउँ सभा र बाह्रदशी गा.पा. को गाउँ सभा र बाह्रदशी गा. पा. ले बनाएको सार्वजनिक सरोकार राख्ने आर्थिक गतिविधिको विषयमा बनेका ऐन नियमलाई पालना गर्दै आन्तरिक नियन्त्रण गर्ने गराउने ।
 - ख. कुनै पनि सार्वजनिक महत्व राख्ने आर्थिक गतिविधिमा सार्वजनिक लेखा समितीले बुझ्न चाहँदा गाउँ कार्यपालिका मातहतका वडा कार्यालय, विषयगत शाखा, सहकारी संस्था, शैक्षिक संस्था र गा.पा.समेतका सम्बन्धित कर्मचारीले लेखा समितीको बैठकमा उपस्थित भई उठेका विषयमा प्रष्ट पार्नु पर्नेछ ।

- ग. समितीको बैठक महिनामा एक पटक अनिवार्य वस्नु पर्नेछ र अन्य आवश्यकताका आधारमा बस्न सक्नेछि ।
- घ. बाह्रदशी गाउँ कार्यपालिकाको गाउँ सभा र गाउँ कार्यपालिका लाई लेखा समितीले राय सुझाव सहित आर्थिक गतिविधिको जानकारी गराउनु पर्नेछ ।
- ङ. आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ५ दफा ३६ को उपदफा ५ मा भएको व्यवस्थामा भएका कार्य गर्दा बाह्रदशी गाउँ कार्यपालिका ,वडा र मातहत रहेका शाखाहरूले लेखा समितीलाई जानकारी दिनु पर्ने छ र समितीले आन्तरिक नियन्त्रणको काम गर्नु पर्नेछ ।
- च. महा लेखा नियन्त्रक कार्यालयबाट लेखा परिक्षण भए पदा सम्बन्धित शाखाले प्राप्त गरेको प्रतिवेदन लेखा समितीलाई उपलब्ध गराउनु पर्नेछ र लेखा परिक्षण हुनु पहिले लेखा समितीले आफ्नो राय सुझाव दिनु पर्नेछ ।
- छ. विकास निर्माणका काममा कुनै अप्ठ्यात्को आई परे निकाशका लागि समितीले राय सहित गाउँ कार्यपालिकामा सुझाव पठाउन सक्नेछ ।
- ज. लेखा समितीसंग परामर्श गर्न आवश्यक परे समिती वा संयोजक लाई गाउँ कार्यपालिकाको बैठकमा निमन्त्रणा गर्न सकिनेछ ।
- झ. सार्वजनिक लेखा समितीको क्रियाकलाप सञ्चालनका लागि आवश्यक बजेट लगायतका सामग्री गाउँपालिकाले व्यवस्था गर्नेछ ।
- ञ. समितीलाई आफ्नो कार्य गर्दा कुनै बाधा परे समितीको मागका आधारमा समस्याको पहिचान गरि गाउँ कार्यपालिकाले निकाश दिनेछ ।